

समाचार

तुरन्तै जारी गर्नको लागि मार्च 7, 2017

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
Jonathan Burman वा Jeanne Beattie
(518) 474-1201
www.nysed.gov

आप्रवासी विद्यार्थीहरूको अधिकार तथा डिग्निति फर अल स्टुडेन्ट्स ऐक्ट बारेको निर्देशिका अहिले 20 भाषाहरूमा उपलब्ध छ

डिग्निति फर अल स्टुडेन्ट्स ऐक्ट (DASA) तथा आप्रवासी विद्यार्थीहरूको अधिकारहरू बारे हालै जारी गरिएको निर्देशिका अब न्यूयोर्क राज्यमा सबैभन्दा बढि बोलिने 20 भाषाहरूमा उपलब्ध छ भनेर राज्य शिक्षा आयुक्त (State Education Commissioner) मेरीएलिन एलिया (MaryEllen Elia) ले आज घोषणा गर्नुभयो । देशभरि डरत्रास, भेदभाव तथा उत्पीडनको सङ्ख्या बढिरहेको खबर आइरहेको र सङ्घीय कार्यवाहीले गर्दा छाडिरहेको डर तथा अन्योलताको प्रतिक्रिया स्वरूप राज्य शिक्षा डिपार्टमेन्ट (State Education Department) ले, महान्यायाधिवक्ताको कार्यालय (Attorney General's office) सँगको सहकार्यमा, स्कूल डिस्ट्रिक्टहरूलाई यी महत्वपूर्ण विषयहरूमा निर्देशिका प्रदान गरेको छ । अब आमाबुबा, अभिभावक तथा अन्य इच्छुक व्यक्तिहरूलाई यो महत्वपूर्ण निर्देशिकासम्म थप पहुँच पुगेको छ ।

“हामी जब एकसाथ उभिन्छौं, तब हामीले हाम्रा विद्यार्थीहरूले आफ्नो स्कूल वातावरणहरूमा सुरक्षित र सहयोग पुगेको महसुस गरेको सुनिश्चित गर्न सक्छौं,” चान्सलर बेटी ए. रोजा (Betty A. Rosa) ले भन्नुभयो । “विद्यार्थीहरूले आफ्नो जाति, जातियता, घरमा बोलिने भाषा, आप्रवासन स्थिति, यौन अभिमुखीकरण वा अन्य कुनै पनि आधारमा भेदभाव रहित वातावरणमा अध्ययन गर्ने शैक्षिक आश्रय स्थल प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई हामीले पुनः पुष्टि गर्नुपर्छ । हामीले सबै बालबालिकाहरूलाई आफ्नोलाई जस्तै न्यानोपन र करुणा सहित अंगाल्नुपर्छ ।”

“दैनिक रूपमा पढ्न आउने विद्यार्थीहरूको स्कूल वातावरणलाई वाधित पार्ने कुनै पनि कार्यहरूलाई न्यूयोर्क स्टेट एजुकेशन डिपार्टमेन्ट (New York State Education Department) ले निकै गम्भीरतापूर्वक लिन्छ” आयुक्त एलियाले भन्नुभयो । “हाम्रो सबै विद्यार्थीहरूलाई निःशुल्क शिक्षाको अधिकार छ र कुनै पनि बच्चा स्कूल जानबाट डराउनु पर्ने हुनुहुदैन । सम्पूर्ण आमाबुबा तथा अभिभावकहरूलाई आफ्नो अधिकार र आफ्नो बच्चाहरूको अधिकार बुझ्न आवश्यक पर्ने साधनश्रोतहरू उपलब्ध गराउने कार्यलाई समावेश गर्दै, सुरक्षित तथा सहयोगी अध्ययन वातावरणहरू सृजना गर्न हामीले हाम्रो शक्तिले भेट्नेसम्म सबै गर्नुपर्छ ।”

डिपार्टमेन्टले अहिले आमाबुबा, अभिभावक तथा अन्य इच्छुक व्यक्तिहरूको लागि साधनश्रोतहरूलाई न्यूयोर्क राज्यभरि सबैभन्दा बढि बोलिने दश भाषाहरूमा उपलब्ध गराएको छ । ती भाषाहरू स्पेनिश, चाइनिज, अरेबिक, बङ्गाली, रसियन, उर्दु, हैटीयन क्रिओल, फ्रेन्च, करेन र नेपाली हुन् । विद्यार्थीहरूको अधिकार कानून अन्तर्गत सम्भव हुने क्षेत्रसम्म सुरक्षित छ भनि सुनिश्चित गर्न यसलाई फराकिलो र बढाउने कार्य न्यूयोर्क राज्य महान्यायाधिवक्ताको कार्यालयसँग मिलेर बनेको हो ।

हालै महान्यायाधिवक्ता एरिक टि. स्नाइडरम्यान (Eric T. Schneiderman) तथा आयुक्त एलिया (Elia) ले जारी गर्नुभएका अनुवादित सामग्रीहरूमा, हाल प्रचलित राज्य तथा सङ्घीय कानूनहरूको अनुपालन गर्दै न्यूयोर्क राज्यको सरकारी विद्यालयमा सजायको डर बिना पढ्न पाउने आप्रवासी बालबालिकाहरूको अधिकारहरूलाई सुनिश्चित गर्न स्कूल डिस्ट्रिक्टहरूलाई उनीहरूको कर्तव्य स्मरण गराइएको थियो । यो मार्गदर्शनले डिस्ट्रिक्टहरूलाई उनीहरूको विद्यार्थीहरू र विद्यार्थी अभिलेखहरूको गोपनीयता सम्बन्धि कानून अन्तर्गत उनीहरूको कर्तव्यहरूसँग सम्बन्धित जानकारीहरू उपलब्ध गराउछ ।

यसका अतिरिक्त, DASA बमोजिम सकारात्मक स्कूल वातावरण बनाउन र कायम राख्न प्रयासहरू बढाउनुको साथसाथै, उत्पीडन, डरत्रास तथा भेदभावको घटनाहरूलाई रिपोर्ट र सम्बोधन गर्न स्कूल कर्मचारी, विद्यार्थीहरू, र आमाबुबाहरूलाई मद्दत गर्ने मार्गदर्शन र साधनश्रोतहरू उपलब्ध छन् ।

यी सामग्रीहरूलाई, 20 भाषाहरूमा यहाँ पाउन सक्नुहुन्छ ।

आप्रवासन-सम्बन्धित कार्यवाहीहरू बारे जानकारीहरू यहाँ पाउन सकिन्छ, तथा DASA अन्तर्गतको मार्गदर्शन तथा साधनश्रोतहरू बारे जानकारी यहाँ पाउन सकिन्छ ।